



# श्री इन्भेष्टमेन्ट एण्ड फाइनेन्स कं. लि.

डिल्लीबजार, गुरुजुको चौर, पो.ब.नं:- १०७१७, काठमाडौं ।

फोन: ४४२२०३८, ४४२६१४६, ४४१५३४४, फ्याक्स: ९७७-१-४४२१७७९

E-mail: info@shreefinance.com.np, Website: www.shreefinance.com.np

## वि.स. २०८० फाल्गुण १ गतेदेखि लागू हुने व्याजदर

### निक्षेप तर्फ

#### क) मुद्दती निक्षेप

#### बार्षिक व्याजदर

| अवधि                    | व्यक्तिगत | संस्थागत |
|-------------------------|-----------|----------|
| ३ देखि ६ महिना          | ८.५०%     | ६.५०%*   |
| १ वर्ष देखि २ वर्ष सम्म | ८.७५%     | ६.७५%    |
| २ वर्ष भन्दा माथि       | ९.२५%     | ७.२५%    |

\*६ महिना अवधि

#### ख) बचत निक्षेप

६.००% - ७.५०%

#### ग) क्रमिक बचत खाता

| अवधि                    | व्याजदर |
|-------------------------|---------|
| २४ महिना वा सोभन्दा बढी | ८.७५%   |

### कर्जा तर्फ

| क) कर्जा शिर्षकहरू          | व्याजदर                            |
|-----------------------------|------------------------------------|
| १. रियल स्टेट कर्जा         | आधारदर + ५.९९% सम्म<br>प्रिमियम थप |
| २. आवास कर्जा               |                                    |
| ३. शैक्षिक कर्जा            |                                    |
| ४. शेयर धितो कर्जा          |                                    |
| ५. व्यवसायिक कर्जा          |                                    |
| ६. व्यक्तिगत कर्जा          |                                    |
| ७. ओभरड्राफ्ट कर्जा         |                                    |
| ८. हायर पर्चेज कर्जा        |                                    |
| ९. विपन्न वर्ग कर्जा :      |                                    |
| क) थोक                      | आधारदर + २% सम्म प्रिमियम थप       |
| ख) व्यक्तिगत                | आधारदर + ५.९९% सम्म प्रिमियम थप    |
| १०. सहूलियतपूर्ण कर्जा      | नेपाल राष्ट्र बैंकको निर्देशानुसार |
| ११. मुद्दती रसिद धितो कर्जा | व्याजदर + २% सम्म थप               |

#### ख) स्थिर व्याजदर

| विवरण                 | समयावधि            | व्याजदर |
|-----------------------|--------------------|---------|
| व्यक्तिगत आवधिक कर्जा | ५ देखि १५ वर्षसम्म | १६.००%  |

#### आधारदर

१२.३७ % (वि.स. २०८० पौष मसान्त)

#### औसत आधारदर

१२.५४ % (वि.स. २०८० पौष मसान्त)

(नोट: वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त भएको निक्षेपमा माथि उल्लेखित व्याजदरमा १% थप गरी प्रदान गरिनेछ ।)

व्याज निर्धारण गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एउटै प्रकृतिको कर्जाको व्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा फरक नपर्ने गरि व्यवस्था गरिनेछ ।